


एम्बुलेन्सलाई बोलाउन 119 डायल गर्नुहोस् 救急車を呼ぶときの番号は「119」です

एम्बुलेन्सद्वारा आपतकालीन यातायात प्रणाली (119 कल गरेर चिकित्सा संस्थासम्म) 救急車による救急搬送 (119通報から医療機関まで)



तपाईंले अन साइट मानिसहरूलाई अनुरोध गर्न सक्नुहुन्छ भने, उहाँहरूलाई एम्बुलेन्स आउन लागि स्थानमा पठाउनुहोस्। यसले तपाईंलाई थप द्रुत रूपमा सम्पर्क गर्न एम्बुलेन्स कूलाई मद्दत मिल्नेछ।

人手がある場合は、**救急車の来そうなところまで案内に出ると到着が早くなります。**

तपाईंले एम्बुलेन्सलाई बोलाउँदा निम्न कुराहरू तयार पार्न सके मद्दतगार हुन्छ। 救急車を呼んだら、このような物を用意しておくとう便利 です。

- राहदानी / पासपोर्ट
- नगद/क्रेडिट कार्ड (अस्पतालमा भुक्तानी गर्न) 現金/クレジットカード(病院での支払い)
- हालको औषधि 普段飲んでいる薬

एम्बुलेन्स आइपुग्दा, एम्बुलेन्स डोलीलाई निम्न जानकारी बताउनुहोस्। 救急車が来たら、このようなことを伝えてください。

- दुर्घटना वा बिमारीका अवस्थाहरू 事故や具合が悪くなった状況
- एम्बुलेन्स आइपुग्नु अगावै कुनै पनि परिवर्तन 救急隊が到着するまでの変化
- अति पीडादायी लक्षणहरू 最もつらい症状
- विगतका बिमारी भएको इतिहास 持病
- हालको औषधि 普段飲んでいる薬

※ तपाईंको हालको चिकित्सा स्थितिको नोट आफूसँगै हुन उपयोगी हुन्छ। ※あなたの健康状態をメモにまとめておくと便利です。

119 कल प्राप्त गरेपछि, प्रेषकले तपाईंलाई एम्बुलेन्स पठाउनका लागि आवश्यक हुने केही प्रश्नहरू सोध्नुहुनेछ। अवस्था गम्भीर भएमा, यी सबै प्रश्नहरू सोध्न अगावै एम्बुलेन्स पठाइनेछ।

119に電話をすると、指令員(消防のオペレーター)が救急車の出動に必要なことを、順番にお聞きします。緊急性が高い場合は、すべてを聞く前に救急車が出動します。

※ **तपाईंको वरिपरि जापानी भाषा बोल्ने मानिसहरू भएमा कृपया कल गर्न मद्दतको लागि उहाँहरूलाई अनुरोध गर्नुहोस्।** ※あなたの周囲に日本語を話せる人がいる場合は、お手伝いをお願いしてください。

कृपया शान्त रहनुहोस् र विस्तारै जवाफ दिनुहोस्। **あわてず、ゆっくりと答えてください**

1 तपाईं चिकित्सा आपतकालीन अवस्थामा हुनुहुन्छ भनी प्रेषकलाई बताउनुहोस्। 救急であることを伝える

तपाईंले 119 मा कल गर्दा, पहिले अपरेटरलाई आफू चिकित्सा आपतकालीन अवस्थामा भएको कुरा बताउनुहोस्। तपाईं मोबाइल फोन, PHS, निश्चित टेलिफोन वा सार्वजनिक टेलिफोनद्वारा 119 मा कल गर्न सक्नुहुन्छ। 電話に出た指令員(消防のオペレーター)に救急であることを伝えてください



2 अपरेटरलाई आपतकालीन अवस्था भएको स्थान बताउनुहोस्। 救急車に来てほしい住所を伝える

कृपया तपाईं भएको ठाउँ बताउनुहोस्। तपाईंलाई ठेगाना थाहा नभएमा, सीमा चिन्हको रूपमा नजिकैको भवन वा चौराहा व्याख्या गर्नुहोस्। あなたがいる場所を教えてください。住所がわからない場合は、 近くの建物や交差点などの目印を教えてください。



आफ्ना लक्षणहरू र तिनीहरू कहिले सुरु भएको बताउनुहोस्। 誰が、いつから具合が悪くなったかを伝えてください



4 तपाईंको उमेर बताउनुहोस्। 年齢を教える

तपाईं बिरामी होइन भने, अरूलाई बोलाउनुभन्दा बरु उहाँको उमेर वा उहाँ कति उमेरको देखिनुहुन्छ भनी अपरेटरलाई बताउनुहोस्। 具合の悪い方の年齢を教えてください。 年齢がわからない場合は、おおよその年齢を教えてください。



5 तपाईंको नाम र सम्पर्क विवरणहरू दिनुहोस्। あなたの名前と連絡先を伝える

तपाईंको नाम र फोन नम्बर दिनुहोस् ताकि 119 कल समाप्त भएपछि पनि तपाईंलाई सम्पर्क गर्न सकियोस्। くれぐれもあなたの名前と119通報後も連絡が取れる電話番号を教えてください。 場所が不明なときなど、問い合わせることがあります。



※ यसका साथै, प्रेषकले तपाईंलाई तपाईंको वा बिरामीको चिकित्सा अवस्था बारे थप विवरणहरू र जानकारी सोध्न सक्नुहुन्छ। कृपया उहाँहरूलाई संकेतमम धेरै जानकारी दिनुहोस्। ※ साथै उदाहरणको प्रवाह "119" अपरेटरहरूसँगको सञ्चारका सबैभन्दा सामान्य केसहरूमध्ये एक हो।

※ その他、消防の指令員(オペレーター)から詳しい症状などについて尋ねられることがあります。 答えられる範囲で伝えてください。

※ 上記に示したものは、一般的な聞き取り内容です。